



BEST FINANCE COMPANY LTD.
बेष्ट फाइनान्स कम्पनी लि.
नेपाल राष्ट्र बैंकबाट "ज" वर्गको इजाजतपत्रप्राप्त संस्था

प्रधान कार्यालय
बेष्ट भवन, कमलादी, काठमाण्डौं
फोन: ०१-४५४२४६१/६२/६३

निक्षेप तथा कर्जाको ब्याजदर

श्रावण १, २०८२ देखि लागू हुने

निक्षेप		
१. मुद्दती निक्षेप	ब्याजदर (वार्षिक)	
	व्यक्तिगत	संस्थागत
३ महिने	४.७५%	—
३ महिना माथि ६ महिनासम्म	५.००%	४.००% (६ महिने)
६ महिना माथि १ वर्षसम्म	६.००%	५.००%
१ वर्ष माथि २ वर्षसम्म	६.२५%	५.२५%
२ वर्ष माथि ३ वर्षसम्म	७.००%	६.००%
३ वर्ष भन्दा माथि	७.५०%	६.५०%
वेष्ट रेमिट मुद्दती	माथिको दरमा थप १%	—
२. बचत निक्षेप	ब्याजदर (वार्षिक)	न्यूनतम मौज्दात (रु.)
जनरल सेभिङ्गस्	४.२५%	१००
होम सेभिङ्गस्	४.२५%	—
गृहलक्ष्मी सेभिङ्गस्	४.२५%	१००
सिनियर सिटिजन सेभिङ्गस्	४.२५%	१००
शेयर होल्डर सेभिङ्गस्	४.२५%	१००
चिल्ड्रेन सेभिङ्गस्	४.२५%	१००
सुपर सेभिङ्गस्	४.२५%	१,०००
एन.आर.एन.सेभिङ्गस्	४.२५%	१००
वेष्ट सेभिङ्गस्	५.२५%	५,०००
तलब बचत खाता	५.२५%	१००
स्टाफ स्यालरी	५.६५%	—
ग्रीन सेभिङ्गस्	५.६५%	१०,०००
वेष्ट रेमिट सेभिङ्गस्	६.६५%	५,०००
माथि उल्लेखित बाहेक न्यूनतम मौज्दात रु. १०० रहेका अन्य बचत खाताहरूको वार्षिक ब्याजदर ४.२५% हुनेछ ।		
३. कल निक्षेप	अधिकतम २.१२% सम्म	१,०००
कर्जा		
मुद्दती निक्षेप कर्जा	मुद्दती निक्षेपको ब्याजदर/औसत आधार दर +२% सम्म	
सहवित्तीयकरण कर्जा	सहवित्तीयकरणको निर्णयको आधारमा	
अन्य कर्जा	आधार दर + अधिकतम ५% प्रिमियम	
औषत आधार दर	१०.६२%	

स्थिर वार्षिक ब्याजदर कर्जा (व्यक्तिगत)			
कर्जा शिर्षक	अधिकतम ५ वर्ष	अधिकतम १० वर्ष	अधिकतम १५ वर्ष
आवासीय कर्जा	१२.५०%	१२.९०%	१३.००%
अन्य कर्जा	१२.५०%	१२.९०%	१३.००%
अटो कर्जा	१२.५०% (अधिकतम ७ वर्ष)		

नोट: एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २% बिन्दु भन्दा बढी हुने छैन ।